

स्थानीय राजपत्र

भिमाद नगरपालिकाद्वारा प्रकाशित

खण्ड ६) भिमाद भाद्र १५ गते, २०७९ साल (संख्या ६

भाग २

भिमाद नगरपालिका

स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा १०२ को उपदफा (३) बमोजिम भिमाद नगरपालिका नगर कार्यपालिकाले बनाएको तल लेखिए बमोजिमको कार्यविधि सर्वसाधारणको जानकारीको लागि प्रकाशन गरिएको छ।

सम्बत् २०७९ सालको मापदण्ड नं. १

भिमाद नगरपालिकाको खर्चको मापदण्ड (तेस्रो संशोधन), २०७९

भिमाद नगरपालिकाको खर्चको मापदण्ड सम्बन्धी मौजुदा व्यवस्थालाई समयानुकूल संशोधन गर्न वाञ्छनीय भएकोले,

नगर कार्यपालिकाको मिति २०७९।०५।०७गतेको बैठकले भिमाद नगरपालिकाको खर्चको मापदण्ड (तेस्रो संशोधन), २०७९स्वीकृत गरी लागू गरेको छ।

१.संक्षिप्त नाम प्रारम्भ : (१)यस मापदण्डको नाम " भिमाद नगरपालिकाको खर्चको मापदण्ड (तेस्रो संशोधन), २०७९, " रहनेछ।

(२)यो मापदण्ड तुरुन्त प्रारम्भ हुनेछ।

(३)यो कार्यविधि भिमाद नगरपालिका भर लागु हुनेछ।

१. भिमाद नगरपालिकाको खर्चको मापदण्ड, २०७६ को परिच्छेद २ को दफा ६ को उपदफा (२) को खण्ड (क) र (ख) को तालिकाको सट्टा देहायको खण्ड (क) र (ख) को तालिका राखिएको छ।

(क) सिभिल तर्फ:-

सि.नं	पद	श्रेणी	मासिक स्केल
१	सहायकस्तर	पाँचौं	३२२००।-

२	सहायकस्तर	चौथो	२९९००।-
३	हलुका सवारी चालक	श्रेणिविहिन	२७६००।-
४	कार्यालय सहयोगी	श्रेणिविहिन	२३०००।-
५	माली	श्रेणिविहिन	२३०००।-

(ख) नगर प्रहरी तर्फ:-

सि.न.	पद	मासिक स्केल	राशन भत्ता दैनिक
१	प्रहरी सहायक निरिक्षक	२९९००.००	१५०
२	प्रहरी हवलदार	२५३००.००	१५०
३	जवान	२३०००.००	१५०

२. मुल मापदण्डकोको परिच्छेद २ को दफा ७ को उपदफा (१) को सट्टा देहायको उपदफा (१) राखिएको छ ।

(१) अत्यधिक समय फिल्डमा खटिई कार्य गर्नुपर्ने सि.डि.ई (नवौ/दशौ), इन्जिनियर (छैठौ/सातौ/आठौ), असिष्टेन्ट सव इन्जिनियर र सव इन्जिनियर (चौथो/पाचौ) र अमिन (चौथो) पदमा नगरपालिकाको स्वीकृत दरवन्दीमा कार्यरत कर्मचारीहरु मध्ये इन्जिनियरको रु. ८०००.०, सव इन्जिनियरको रु. ५०००.० र असिष्टेन्ट सव इन्जिनियरको रु. ३०००.० रकम फिल्ड भत्ता वापत उपलब्ध हुनेछ तर महिनामा ७ दिन भन्दा बढि विदामा वसेमा उक्त महिनामा फिल्ड भत्ता उपलब्ध हुने छैन ।

आज्ञाले

टेकनाथ दहाल

प्रमुख प्रशासकीय अधिकृत